



भद्रपुर नगरपालिका

स्थानीय राजपत्र

कोशी प्रदेश झापा नेपाल

भद्रपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालयद्वारा प्रकाशित

खण्ड ६ भद्रपुर, असार ३१ गते, २०८० साल, संख्या ११

भाग २

भद्रपुर नगरपालिका

नगरकार्यपालिकाको कार्यालयको सूचना

भद्रपुर नगरपालिकाबाट जारी भएको देहाय बमोजिमको कार्यविधि, सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।

भद्रपुर नगरपालिकाको भूउपयोग कार्यविधि, २०८०

स्वीकृत मिति २०८०/०३/२९

प्रमाणीकरण मिति २०८०/०३/३१

कार्यविधि



भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि २०८०

प्रस्तावना :

भूमि र भूमि स्रोतको दिगो उपयोगको माध्यमबाट व्यवस्थित आवास तथा वातावरण संरक्षण गर्ने, भूमिको उपयोग तथा जग्गाको व्यवस्थापनलाई स्थानिय आवश्यकता अनुसार व्यवस्थित, पारदर्शी तथा वैज्ञानिक बनाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, भद्रपुर नगरपालिकाले यो कार्यविधि बनाई लागू गरेकोछ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम, प्रारम्भ र विस्तार : (१) यस कार्यविधिको नाम “भद्रपुर नगरपालिकाको भूउपयोग कार्यविधि, २०८० रहेको छ ।

(२) यो कार्यविधि भद्रपुर नगरपालिकाका नगर प्रमुखबाट प्रमाणीकरण गरे पश्चात प्रारम्भ हुनेछ ।

(३) यो कार्यविधि भद्रपुर नगरपालिका क्षेत्रभरी लागू हुनेछ ।

२. परिभाषा- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा-

(क) “आवासीय क्षेत्र भन्नाले मानवीय वासस्थानको लागि प्रयोग भएका घर रहेको जग्गा तथा घरसँग जोडिएको वा नजोडिएको गोठ, भकारी ग्यारेज, तवेला इनार, फलफूल बर्गेचा, करेसाबारी आँगन वा त्यस्तै अरु कुनै काममा प्रयोग गरिएको जग्गा सम्झनु पर्छ र सो शब्दले बसोबासको लागि प्रचलित कानून बमोजिम तोकिएको कुनै क्षेत्रलाई समेत जनाउँछ ।

(ख) “औद्योगिक क्षेत्र” भन्नाले कुनै पनि कार्यस्थल वा वस्तु उत्पादन गर्ने उद्योग तथा सो सञ्चालन गर्ने प्रयोजनको लागि निर्माण गरिएका भवन, घर टहराले चर्चेको जग्गा लगायत सो प्रयोजनको लागि छुट्याइएका जग्गा सम्झनु पर्छ र सो शब्दले कुनै निश्चित भौगोलिक क्षेत्रमा उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले प्रचलित कानून तोकिएको विशेष आर्थिक क्षेत्रलाई समेत जनाउँछ ।

(ग) “कार्यान्वयन समिति” भन्नाले दफा १५ बमोजिमको स्थानीय भूउपयोग कार्यान्वयन समिति सम्झनु पर्छ ।

(घ) “कार्यपालिका भन्नाले” भद्रपुर नगरपालिकाको कार्यपालिका सम्झनु पर्छ ।

(ङ) कृषि क्षेत्र भन्नाले कृषि बाली उत्पादन, पशुपालन, मत्स्यपालन, वागवानी वा वन वाटिकाको लागि प्रयोग भएको वा हुनसक्ने जग्गा सम्झनु पर्छ ।

(च) “खानी तथा खनिज क्षेत्र” भन्नाले प्रचलित कानून बमोजिम खानी तथा खनिज पदार्थको उत्खनन, उत्पादन, शुद्धीकरण, प्रशोधन, संजय वा बिक्री वितरणको कार्य गर्ने प्रयोजनले छुट्याइएको क्षेत्र सम्झनु पर्छ ।

(च) “नगरपालिका” भन्नाले भद्रपुर नगरपालिका सम्झनु पर्छ ।

कार्यविधि

गणेश पोखरेल



- (छ) "तोकिएको वा तोकिए बमोजिम" भन्नाले यस कार्यविधि र प्रचलित ऐन कानूनमा लेखिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
- (झ) "भूउपयोग" भन्नाले भूमिको उपयोग सम्झनु पर्दछ ।
- (ज) "भूउपयोग क्षेत्र" भन्नाले दफा ३(३) बमोजिम वर्गीकरण गरिएको क्षेत्र सम्झनु पर्दछ ।
- (ट) "भूउपयोग क्षेत्र नक्शा" भन्नाले दफा ४ बमोजिम तयार गरिएको नक्शा सम्झनु पर्छ ।
- (ठ) "भूउपयोग योजना" भन्नाले भूउपयोगलाई व्यवस्थित गर्न तयार गरिएको योजना सम्झनु पर्छ ।
- (ड) "भूमि" भन्नाले पृथ्वीको सतह, सतहभन्दा सिधा तल पृथ्वीको केन्द्रसम्म र सतहभन्दा माथि पृथ्वीको गुरुत्वाकर्षणले भेट्ने सीमासम्मको भाग सम्झनु पर्छ ।
- (ढ) "वन-क्षेत्र" भन्नाले प्रचलित कानून बमोजिम तोकिएको वन क्षेत्र सम्झनु पर्दछ ।
- (ण) "व्यावसायिक क्षेत्र" भन्नाले पसल होटेल प्रदर्शनी स्थल, पेट्रोल पम्प, गोदामघर, सिनेमा घर वा स्वास्थ्य, सञ्चार वा मनोरञ्जन सम्बन्धी सेवा वा वस्तुको खरिद बिक्री हुने स्थान वा कुनै साहित्यिक वैज्ञानिक वा प्राविधिक सेवा सूचना तथा परामर्श उपलब्ध गराउने संस्था वा अन्य कुनै व्यावसायिक प्रयोजनको लागि निर्माण गरिएका भवनले चर्चेको जग्गा तथा सो प्रयोजनको लागि छुट्याइएका जग्गा तथा पर्यटकीय क्षेत्रले चर्चेका जग्गा सम्झनु पर्छ र सो शब्दले कुनै निश्चित भौगोलिक क्षेत्रमा बजार विस्तार गर्ने गरी प्रचलित कानून बमोजिम तोकिएको क्षेत्रलाई समेत जनाउँछ ।
- (त) "सांस्कृतिक तथा पुरातात्त्विक महत्वको क्षेत्र" भन्नाले धार्मिक स्थल, धर्मशाला, पुरातात्त्विक महत्वका दरवार तथा प्रचलित कानून बमोजिम सांस्कृतिक तथा पुरातात्त्विक महत्वका भनी तोकिएका क्षेत्र सम्झनु पर्छ ।
- (थ) "सार्वजनिक उपयोगको क्षेत्र" भन्नाले विद्यालय विश्वविद्यालय, छात्रावास अन्त्येष्टिस्थल, इनार, कुवा, चौतारी पाटी पौवा, गौशाला, उद्यान, बसपार्क, विमानस्थल तथा अन्य सार्वजनिक उपयोगको लागि निर्माण गरिएका भवन, घर टहरा स्थान तथा त्यस्ता स्थानले चर्चेको जग्गा सम्झनु पर्छ र सो शब्दले कुनै निश्चित भूगोललाई सार्वजनिक उपयोगको क्षेत्र भनी प्रचलित कानून बमोजिम तोकिएको क्षेत्रलाई समेत जनाउँछ ।
- (द) "स्थानीय भूउपयोग परिषद" भन्नाले दफा १३ बमोजिमको स्थानीय भूउपयोग परिषद् सम्झनु पर्छ ।

२१५४५५५

गणेश पोखरेल
लग्न ग्राम
भद्रपुर बगरपालिका,

गोप्तवी



परिच्छेद- २

भूउपयोग कार्यक्रम सञ्चालन गर्न सक्ने

३. भूउपयोग कार्यक्रम सञ्चालन गर्न सक्ने

(१) भूउपयोग सम्बन्धी प्रचलित कानूनको अधीनमा रही कार्यपालिकाले भूमिको उपयोग तथा सार्वजनिक हित समेतलाई ध्यानमा राखी भद्रपुर नगरपालिका भित्रको कुनै वा सबै क्षेत्रमा भूउपयोग कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कार्यक्रम सञ्चालन गर्नु पूर्व सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ ।

भूउपयोग क्षेत्र वर्गीकरण :

(३) यस कार्यविधि बमोजिम भूउपयोग कार्यक्रम सञ्चालन भएका क्षेत्रको भूबनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजूदा उपयोग र आवश्यकता समेतका आधारमा भूमिलाई देहाय बमोजिम भूउपयोग क्षेत्रमा वर्गीकरण गरिनेछ :-

(क) कृषि क्षेत्र,

(ख) आवासीय क्षेत्र,

(ग) व्यावसायिक क्षेत्र,

(घ) औद्योगिक क्षेत्र,

(ङ) खानी तथा खनिज क्षेत्र,

(च) वन क्षेत्र,

(छ) सार्वजनिक उपयोगको क्षेत्र,

(ज) सांस्कृतिक तथा पुरातात्त्विक महत्वको क्षेत्र र

(झ) नेपाल सरकार तथा कार्यपालिकाले आवश्यकता अनुसार तोकेका अन्य क्षेत्र ।

(४) उपदफा (३) बमोजिम वर्गीकरण गरिएका क्षेत्रहरूलाई तोकिए बमोजिमका उपक्षेत्रहरूमा वर्गीकरण गर्न सकिनेछ ।

(५) कार्यपालिकाले नगरपालिका क्षेत्रमा उपदफा (३) बमोजिम वर्गीकरण गरिएको क्षेत्र बाहेको अन्य कुनै भूउपयोग क्षेत्रको रूपमा वर्गीकरण गर्न आवश्यक देखेमा त्यस्तो क्षेत्रलाई भूउपयोग क्षेत्र वर्गीकरणमा समावेश गर्न सङ्खीय भूउपयोग परिषद्मा लेखी पठाउनु पर्नेछ ।

(६) उपदफा (३) बमोजिम लेखी पठाएकोमा सङ्खीय भूउपयोग परिषद्ले थप वर्गीकरण गर्न सहमति दिएमा कार्यपालिकाले सोही बमोजिम थप वर्गीकरण गर्न सक्नेछ ।

(७) स्थानीय भूउपयोग परिषद्ले प्रचलित सङ्खीय कानून तथा यस कार्यविधि बमोजिम निर्धारित भूउपयोग क्षेत्र वर्गीकरणका आधार मापदण्ड तथा नेपाल सरकारले तयार गरेको कार्यविधि बमोजिम आफ्नो क्षेत्रभित्रको भूमिलाई भूउपयोग क्षेत्रमा वर्गीकरण गर्नु पर्नेछ ।

गोप्तवी

गिरिधोक्ष एसडीसेल



(८) उपदफा (७) बमोजिम क्षेत्र वर्गीकरण गर्दा स्थानीय भूउपयोग परिषद्ले कुनै सङ्घीय वा प्रदेश स्तरको योजना सञ्चालनमा रहेका वा सञ्चालन हुने भनी तोकिएका क्षेत्रहरूलाई सोही बमोजिम वर्गीकरण गर्नु पर्नेछ ।

(९) स्थानीय भूउपयोग परिषद्ले भूउपयोग क्षेत्र वर्गीकरण गरेको सूचना सर्वसाधारणको जानकारीको लागि स्थानीय राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।

(१०) स्थानीय भूउपयोग परिषद्ले वर्गीकरण गरिसकेको क्षेत्रमा नेपाल सरकार वा प्रदेश सरकारले तोकिएको वर्गीकरणभन्दा कुनै फरक योजना सञ्चालन गर्नु परेमा दफा ८ बमोजिम मौजूदा भूउपयोग परिवर्तन गर्नु पर्नेछ ।

(११) भूउपयोग क्षेत्र वर्गीकरण गर्ने आधार र मापदण्ड अनुसूचीमा उल्लेख भए बमोजिम हुनेछ ।

४. भूउपयोग क्षेत्र नक्शा तयार गर्नुपर्ने :

(१) स्थानीय भूउपयोग परिषद्ले प्रचलित सङ्घीय कानून बमोजिम हस्तान्तरण भई आएको भद्रपुरनगरपालिकाको भूउपयोग क्षेत्र नक्सामा आवश्यकता अनुसार परिमार्जन गरी अद्यावधिक गराई राख्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम भूउपयोग क्षेत्र नक्शा अद्यावधिक गर्दा स्थानीय भूउपयोग परिषद्ले प्राकृतिक विपद्को सम्भावना रहेका जोखिमयुक्त क्षेत्रको पहिचान गरी भूउपयोग क्षेत्र नक्शामा त्यस्तो क्षेत्र जनाउनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम भूउपयोग क्षेत्र नक्सामा परिमार्जन गरेको अवस्थामा त्यसको जानकारी नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दिनु पर्नेछ (१) कार्यपालिकाले भूउपयोग योजना तर्जुमा गर्नु अधि भूमिको वस्तुस्थिति जनसङ्ख्या वृद्धिदर, खाद्य तथा आवासको आवश्यकता, आर्थिक विकास तथा पूर्वाधार निर्माणको लागि भूमिको मागमा हुने वृद्धि लगायतका विषयमा अध्ययन गरी दीर्घकालीन भूउपयोग योजनाको आधारपत्र तयार गर्नु पर्नेछ ।

(४) उपदफा (१) बमोजिम तयार गरिएको आधारपत्र, भूउपयोग क्षेत्र नक्सा तथा आफ्नो क्षेत्रभित्रको आर्थिक, सामाजिक, पूर्वाधार विकास लगायतका विषय समेतको आधारमा सङ्घीय र प्रदेश स्तरीय भूउपयोग योजनासँग प्रतिकूल नहुने गरी कार्यपालिकाले स्थानीय भूउपयोग योजना तयार गर्नु ।

(५) उपदफा (२) बमोजिम तयार गरिएको भूउपयोग योजना स्थानीय भूउपयोग परिषद्वारा स्वीकृत गराई लागू गर्नु पर्नेछ ।

(६) कार्यपालिकाले उपदफा (२) बमोजिम भूउपयोग योजना तयार गर्दा आवश्यकता अनुसार ग्रामीण र सहरी क्षेत्रको बेगला बेगलै योजना तर्जुमा गर्न सक्नेछ ।

(७) उपदफा (२) बमोजिम भूउपयोग योजना तयार गर्दा देहायका क्षेत्र देखिने गरी तयार गर्नु पर्नेछ
(क) औद्योगिक करिडोर

(ख) विशेष आर्थिक क्षेत्र,

(ग) राष्ट्रिय परियोजना,



- (घ) अन्तर प्रदेश तथा अन्तर स्थानीय तह फैलिएका परियोजना,
- (ङ) संरक्षण योग्य राष्ट्रिय महत्वका प्राकृतिक तथा भौतिक सम्पदाहरू,
- (च) अन्तर्राष्ट्रिय पहिचान र मानवीय आस्था बोकेका धार्मिक, सांस्कृतिक महत्वका स्थानहरू
- (छ) विद्यालय क्षेत्र,
- (ज) राष्ट्रिय सुरक्षाको दृष्टिले संवेदनशील स्थानहरू,
- (झ) वातावरणीय स्वच्छता तथा जैविक विविधता संरक्षणको लागि सुरक्षित क्षेत्र,
- (ज) स्थानीय गौरवका आयोजना,
- (ट) अन्य आवश्यक क्षेत्र।
- (६) भूउपयोग योजना सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ

परिच्छेद ३

जगगाधनी स्नेस्ता र प्रमाण पूर्जा अद्यावधिक तथा भूउपयोग परिवर्तन

५. जगगाधनी स्नेस्ता र प्रमाण पूर्जा अद्यावधिक गर्नु पर्ने (१) कार्यपालिकाले भूउपयोग क्षेत्र वर्गीकरण बमोजिम आफ्नो क्षेत्रभित्रको जगगाको जगगाधनी स्नेस्ता र प्रमाण पुर्जामा तत् तत् क्षेत्र देखिने गरी अद्यावधिक गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम अद्यावधिक गरिएको कार्यमा चित नबुझ्ने जगगाधनीले त्यस्तो कार्य भएको मितिले पैतीस दिनभित्र नगरपालिकाको स्थानीय न्यायिक समितिमा निवेदन दिन सक्नेछ ।
- (३) उपदफा (३) बमोजिमको निवेदन उपर न्यायिक समितिले गरेको निर्णय सम्बन्धित जगगाधनीलाई चित नबुझेमा त्यस्तो निर्णय भएको जानकारी पाएको मितिले पैतीस दिनभित्र जिल्ला अदालत समक्ष उजुरी दिन सक्नेछ ।
- (४) उपदफा (३) बमोजिमको उजुरी उपर जिल्ला अदालतले गरेको निर्णय अन्तिम हुनेछ
- (६) भूउपयोग परिवर्तन गर्न नहुने : (१) दफा ४ र ५ बमोजिम एउटा प्रयोजनको लागि वर्गीकरण गरिएको जगगा अर्को प्रयोजनमा प्रयोग गर्ने गरी भूउपयोग परिवर्तन गर्न पाइने छैन
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले निजको हकभोगमा रहेको जगगा निर्धारित प्रयोजनमाभन्दा फरक प्रयोजनमा प्रयोग गर्नु पर्ने भएमा सो को आधार र कारण खुलाई स्थानीय भूउपयोग परिषदमा निवेदन दिनु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा वा आफ्नो क्षेत्रभित्रको कुनै जगगाको निर्धारित भूउपयोग परिवर्तन गर्नु पर्ने भएमा स्थानीय भूउपयोग परिषदले सोको आधार र कारण खुलाई प्रादेशिक भूउपयोग परिषदमा लेखी पठाउनु पर्नेछ

परिच्छेद

गणेश एक्षरेल
लाल उमातु
भद्रपुर नगरपालिका

(४) उपदफा (३) बमोजिम लेखी पठाइएकोमा सोही व्यहोरा बमोजिम भूउपयोग परिवर्तन गर्न प्रादेशिक भूउपयोग परिषदबाट अनुमति प्राप्त भएमा कार्यान्वयन समितिको सिफारिस समेत लिई स्थानीय भूउपयोग परिषद्ले विद्यमान भूउपयोग परिवर्तन गर्न सक्नेछ।

(५) उपदफा (२) बमोजिम स्थानीय भूउपयोग परिषदमा दिने निवेदनको प्रक्रिया तोकिए बमोजिम हुनेछ।

७. भूउपयोग परिवर्तन गर्न सकिने : (१) यस कार्यविधिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भूउपयोग परिवर्तन गर्न सकिने अवस्था निम्न छन्

(१) यस कार्यविधिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिकाले आफ्नो क्षेत्रको कुनै स्थान वा बस्ती कुनै विपद वा प्राकृतिक प्रकोपको कारण असुरक्षित भएमा त्यस्तो क्षेत्रलाई असुरक्षित वा अव्यवस्थित स्थान घोषणा गरी त्यस्तो स्थानमा बसोबास गरेको परिवार वा समुदायलाई सुरक्षित तथा व्यवस्थित स्थानमा बसोबासको व्यवस्था मिलाउन भूउपयोग परिवर्तन गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम भूउपयोग परिवर्तन गराउँदा अन्यत्र जग्गा उपलब्ध हुन नसकेको अवस्थामा मात्र कृषि क्षेत्रमा बसोबासको व्यवस्था मिलाउने गरी भूउपयोग परिवर्तन गर्न सकिनेछ।

८. जग्गाको खण्डीकरण नियन्त्रण तथा चक्कलाबन्दी गर्ने

(१) जग्गाको खण्डीकरण नियन्त्रण तथा कित्ताकाट गर्ने कार्यलाई नियमन गर्न आवश्यक आधार र मापदण्ड सङ्घीय कानूनमा उल्लेख भए बमोजिम हुनेछ।

(२) कार्यपालिकाले कृषिको आधुनिकीकरण, यान्त्रीकरण, व्यवसायीकरण, सहकारी खेती सामूहिक खेती तथा सार्वजनिक खेती गर्ने प्रयोजनको लागि सम्बन्धित जग्गाधनीको सहमतिमा साँध सीमाना जोडिएको कित्ता जग्गाको एकीकरण गरी चक्कलाबन्दी कार्यक्रम सञ्चालन गर्न सक्नेछ।

(३) उपदफा (२) बमोजिम कृषि भूमिमा चक्कलाबन्दी गर्दा कार्यपालिकाले निर्धारण गरेको मापदण्ड बमोजिम सम्बन्धित जग्गाधनीको सहमतिमा प्रचलित कानूनको अधीनमा रही जग्गाको चक्कलाबन्दी गर्न सकिनेछ।

(४) कार्यपालिकाले सम्बन्धित जग्गाधनीको आपसी सहमतिमा सहकारी खेती र सामूहिक खेतीको लागि समेत जग्गाको स्वामित्वमा असर नपर्ने गरी चक्कलाबन्दीको कर्यक्रम सञ्चालन गर्न स्वीकृति दिन सक्नेछ।

(५) कार्यपालिकाले यस दफा बमोजिम सञ्चालन गरेको चक्कलाबन्दी कार्यक्रमको विवरण सहितको लिखित जानकारी अभिलेखीकरणको लागि नेपाल सरकार र प्रदेश सरकारको भूमि व्यवस्था सम्बन्धी बिषय हेर्न मन्त्रालयमा पठाउनु पर्नेछ।

(६) चक्कलाबन्दी कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

९. नयाँ घर निर्माण वा बसोबासका पूवार्धारहरू थप वा बिस्तार गर्न नसकिने : (१) यो कार्यविधि प्रारम्भ हुँदाका बखत कृषि क्षेत्रमा रहेको घरमा साविक बमोजिम बसोबास गरेकोमा बाहेक नयाँ घर निर्माण वा बसोबासका पूवार्धारहरू थप वा बिस्तार गर्न सकिने छैन।

(२) उपदफा (१) जुनसुके कुरा लेखिएको भए तापनि साविक बमोजिम बसोबास गरी आएको घर कुनै कारणले भत्केको वा पुरानो भई नयाँ बनाउनु पर्ने अवस्था भएमा घर निर्माणको लागि निजको अन्यत्र कुनै जग्गा नभएमा कृषि क्षेत्रमा नयाँ घर निर्माण गर्न बाधा पर्ने छैन ।

१०. घडेरी विकसित गर्न नपाइने : यस कार्यविधि बमोजिम आवासीय प्रयोजनको लागि वर्गिकरण गरिएको क्षेत्र बाहेकका नगरपालिकाका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यावसायिक रूपमा घडेरी विकसित गर्न र सोको बिक्री वितरण गर्न पाइने छैन ।

११. जग्गाको मूल्याङ्कन र करको निर्धारण : कार्यपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गाको मूल्याङ्कन गर्दा र भूमि सम्बन्धी करको निर्धारण गर्दा भूउपयोग क्षेत्र वर्गीकरणलाई समेत आधार मान्नुपर्नेछ

१२. भूमि बैंक: भूमि बैंक सम्बन्धी व्यवस्था संघिय कानून बमोजिम हुनेछ ।

परिच्छेद-४

स्थानीय भूउपयोग परिषद तथा भूउपयोग कायान्वयन समिति

१३. स्थानीय भूउपयोग परिषद: (१) भूउपयोग क्षेत्र तथा भूउपयोग योजनाको कायान्वयनका लागि एक स्थानीय भूउपयोग परिषद रहनेछ ।

(२) कार्यपालिकाले स्थानीय भूउपयोग परिषदको रूपमा कार्य गर्नेछ ।

(३) स्थानीय भूउपयोग परिषदले आफ्नो कार्य सम्पादनको क्रममा विषय विज्ञको सहयोग लिन सक्नेछ ।

(४) स्थानीय भूउपयोग परिषदको बैठक आवश्यकता अनुसार बस्नेछ ।

(५) स्थानीय भूउपयोग परिषदको बैठक सम्बन्धी कार्यविधि परिषद आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

१४. स्थानीय भूउपयोग परिषदको काम कतर्व्य र अधिकार : यस कार्यविधिमा अन्यत्र उल्लेखित काम, कतर्व्य र अधिकारका अतिरिक्त स्थानीय भूउपयोग परिषदको काम कतर्व्य र अधिकार देहाय बमोजिम हुनेछ :-

(क) स्थानीय भूउपयोग योजना स्वीकृत गर्ने

(ख) भूमि सम्बन्धी लगत सङ्कलन, विष्लेषण र उपयोग गर्ने

(ग) आफ्नो तहको भूउपयोग क्षेत्र नक्शा तयार गराउने,

(घ) आफ्नो तहको भूउपयोग क्षेत्र वर्गीकरण गर्ने

(ङ) भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी सूचना सरोकारवालाको पहुँचमा पुर्याउन स्थानीय भूउपयोग कायान्वयन समितिलाई निर्देशन दिने,

(च) नगरपालिकाको भूउपयोग योजना कायान्वयनका प्रकृया र मापदण्ड तयार गरी लागू गर्ने



- (छ) भूउपयोग योजना कायान्वयनको अनुगमन गर्ने
- (ज) भूउपयोग परिवर्तनको लागि स्पष्ट आधार र कारण सहित सिफारिस गर्ने
- (झ) तोकिएको उपयोग भन्दा फरक उपयोग गरेकोमा कारबाही गर्ने
- (ञ) भूउपयोगमा उल्लेखनीय योगदान गर्ने व्यक्ति परिवार वा संस्थालाई पुरस्कृत गर्ने
- (ट) धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक, सावर्जनिक, सामुदायिक, स्थलहरूको संरक्षण गर्ने
- (ठ) स्थानीय स्तरको भूउपयोग सम्बन्धी आवश्यक नीतिहरू तर्जुमा गरी पारित गर्ने ।

१५. कायान्वयन समिति:

(१) स्थानीय भूउपयोग परिषद्को कायर्मा सहयोग गर्न देहाय बमोजिमको एक भूउपयोग कायान्वयन समितिरहनेछ :-

(क) नगर कार्यपालिकाको उपप्रमुख - अध्यक्ष

(ख) सम्बन्धित वडाको वडा अध्यक्ष - सदस्य

(ग) कार्यपालिकाका कृषी वन भूमि शहरी विकास

र भौतिक पूर्वाधारसँग सम्बन्धित शाखाका प्रमुखहरू - सदस्य

(घ) सरोकारवाला मध्येबाट स्थानिय भूउपयोग परिषादले

तोकेको एक जना महिला सहित दुई जना - सदस्य

(ङ) प्रमुख प्रशासकीय अधिकृत - सदस्य सचिव

(२) उपदफा (१) को खण्ड (घ) बमोजिम तोकिएका सदस्यहरूको पदावधि पाँच वर्षको हुनेछ ।

(३) कायान्वयन समितिको काम, कतर्व्य र अधिकार देहाय बमोजिम हुनेछ :-

(क) स्थानीय भूउपयोग परिषदबाट स्वीकृत भूउपयोग योजना कायान्वयन गर्ने,

(ख) वर्गिकृत क्षेत्रको सूचना तोकिए बमोजिम सरोकारवालाको जानकारीका लागि सार्वजनिक गर्ने,

(ग) प्रत्येक वडाको वडास्तरिय भूउपयोग योजना तयार गर्ने,

(घ) वडा स्तरिय भूउपयोग योजना वडा समितिबाट अनुमोदन गराई सोका आधारमा नगरपालिकाको समितिगत भूउपयोग योजना तयार पारी स्थानीय भूउपयोग परिषदमा पेश गर्ने,

(ङ) कायान्वयनको क्रममा देखिएका समस्याहरू समाधानको लागि विकल्प सहित स्थानीय भूउपयोग परिषदमा पेश गर्ने,

(च) भूमिको संरक्षण र दिगो उपयोगको लागि सचेतना अभवृद्धी गर्ने,

(छ) तोकिएको उपयोगभन्दा फरक उपयोग गरेकोमा कारबाहिका लागि स्थानीय भूउपयोग परिषदमा सिफारिस गर्ने,

(ज) कृषियोग्य जमिन बाँझो रहे नरहेको अनुगमन गर्ने,

- (झ) सामुदायिक भूमिको पहिचान गरी सामुदायिक हितमा उपयोगको व्यवस्था मिलाएँ
- (ज) भूउपयोगमा उल्लेखनीय योगदान गर्ने व्यक्ति परिवार वा संस्थालाई पुरस्कृत गरी सिफारिस गर्ने
- (४) कायान्वयन समितिको बैठक सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१६. भूउपयोग योजनाको पुनरावलोकन : कार्यपालिकाले आवश्यकता अनुसार भूउपयोग योजनाको पुनरावलोकन गर्नेसक्नेछ ।

१७. सुविधा र प्रोत्साहन : कृषी योग्य जमिनको अधिकतम उपयोग गर्ने कृषकलाई प्रोत्साहन गर्ने कार्यपालिकाले विभिन्न कार्यक्रमहरू संचालन गर्न सक्नेछ ।

परिच्छेद -६ विविध

१८. प्रचलित कानून बमोजिम हुने : यस कार्यविधिमा भएको व्यवस्थाहरू यसै बमोजिम हने र कार्यविधिमा व्यवस्था नभएका विषयका हकमा प्रचलित कानून बमोजिम हुनेछ ।

१९. कसूर तथा सजाय : भूउपयोग सम्बन्धी कसूर, सजाय तथा सोको कारबाही र किनारा सम्बन्धी व्यवस्था संघिय कानून बमोजिम हुनेछ ।

२०. नियम बनाउने अधिकार : यस कार्यविधिको उदेश्य कायान्वयन गर्न स्थानिय आवश्यकतालाई मध्य नजर गर्दै कार्यपालिकाले आवश्यक नियम बनाउन सक्नेछ ।

२१. निर्देशिका बनाउन सक्ने : यो कार्यविधि वा यस कार्यविधि अन्तर्गत बनेका नियमको अधीनमा रही कार्यपालिकाले स्थानिय आवश्यकतानुसार निर्देशिका वा नियम बनाई लागू गर्न सक्नेछन् ।

अनुसूची-१

भूउपयोग क्षेत्र वर्गिकरणका आधार मापदण्ड तथा क्षेत्रफल

भूउपयोग क्षेत्र वर्गिकरणका आधार तथा मापदण्ड देहाय बमोजिम हुनेछन् :

- (क) कृषी क्षेत्र: देहाय बमोजिम प्रयोग भएको जग्गालाई कृषी क्षेत्रमा वर्गिकरण गरिनेछ :-
- (१) अन्य बाली, दलहन, तेलहन वा अन्य नगदे बाली लगायतको खेतिपातीको लागि उपयोग भैरहेको जग्गा,
- (२) फलफूलको बगैचा वा नसरी, तरकारी, सागपात, व्यवसायिक फूलको खेति, सोको नसरी लगायतको जग्गा,
- (३) पशुपंक्षी पालन वा पशु पंक्षीको आहाराको लागि प्रयोग हुने दाना, घाँस वा बनस्पति उत्पादन लगायतको लागि उपयोग भएको जग्गा,

- २०२४/१०/०५
- (४) सरकारी र सावर्जनिक बनक्षेत्र वाहेकका आवादी क्षेत्रभित्री भएका खरवारी, घाँसे मैदान, चरन क्षेत्र तथा रुख वा झाडी भएको जग्गा,
- (५) निजी जग्गामा वन पैदावार वा जडीबुटी उत्पादन गर्ने उदेश्यले हुकाईएका बनस्पति वा जडीबुटी भएको जग्गा,
- (६) निजी वा सरकारी सार्वजनिक जग्गामा कृतिम पोखरी बनाई माछा पालन गरिएको जग्गा,
- (७) कृषी उत्पादनको रेखदेख गर्न, भण्डारण गर्न, सुकाउन तथा प्रशोधन गर्ने वा पशुपालनको लागि प्रयोग भएको कुनै पनि भौतिक संरचना वा घर, टहरा आदि भएको जग्गा,
- (८) खनजोत गर्न खेती लगाउन तयार गरिएको जग्गा वा खेती लगाउन उपयुक्त हुन सक्ने आवाद लायक पर्ती वा बाँझो जग्गा,
- (९) बसोबास, व्यावसायिक क्षेत्र वा अन्य उपयोग भएको क्षेत्रसँग जोडिएको भए तापनि कित्ताको क्षेत्रफल पाँच हजार वर्ग मिटरभन्दा बढी भई खेती गरिएको वा खनजोत गरिएको वा पर्ती बाँझो जग्गा,
- (१०) एक स्थानमा विभिन्न कित्ताहरू जोडिएर एक हेक्टर वा सो भन्दा बढी क्षेत्रफलमा खेती गरिएका वा खनजोत गरिएका वा पर्ती बाँझो खेतीयोग्य जग्गा ।
- (ख) आवासीय क्षेत्र : देहाय बमोजिम प्रयोग भएको जग्गालाई आवासीय क्षेत्रमा वर्गिकरण गरिनेछ :-
- (१) कृषी उपजको रेखदेख, भण्डारण तथा प्रशोधन, पशुपालन वा उपयोग कलकारखाना संचालनको प्रयोजन वाहेक नागरिक आवासको रूपमा प्रयोग भएको भवन, घर, टहरा वा सो भएको जग्गा,
- (२) व्यक्तिगत घर र सोसँग जोडिएका बगैचा, ग्यारेज, आँगन र सो प्रयोजनको लागि प्रयोग हुने व्यक्तिगत वाटो आदि रहेको जग्गा,
- (३) एकभन्दा धेरै परिवारहरू बस्ने विकसित अपार्टमेन्ट, बहुतले भवन वा आवासीय फ्ल्याट रहेको जग्गा, सो प्रयोजनको लागि छुट्याइएको वाटो, सामूहिक ग्यारेज, पार्किङ स्थल, बगैचा, चौर, मनोरञ्जनस्थल लगायत रहेको जग्गा,
- (४) ग्रामीण क्षेत्रमा बनेको घर, आँगन, चोक, घरसँगै रहेको गोठ, चर्पी, करेसावारी, बगैचा लगायतले चर्चेको जग्गा,
- (५) बसोबास लागि आवश्यक आधारभूत भौतिक पूर्वाधार, सडक, विद्युत, खानेपानी वा ढल निकास लगायतको व्यवस्था भएको क्षेत्र मा रहेको एक हजार वर्गमिटर भन्दा साना कित्ताका जग्गा,
- (६) बसोबास क्षेत्रमा उपयोग गर्ने आवश्यक न्यूनतम पूर्वाधार विकास भएको कित्ता जग्गा रहेको ठाउँवाट सय मिटरको अर्धव्यास क्षेत्रमा एक सय पचास एकात्मक परिवार आवास इकाई वा दशभन्दा बढी संयुक्त परिवार आवास इकाई भएको जग्गा ।

२०२४/१०/०५



(ग) व्यवसायिक क्षेत्रः देहाय बमोजिम प्रयोग भएको जग्गालाई व्यवसायिक क्षेत्रमा वर्गिकरण गरिनेछः-

- (१) सामूहिक रूपमा वस्तु वा सेवाको खरिद बिक्री हुने स्थल रहेको घरजग्गा तथा सो प्रयोजनको लागि छुट्याइएको जग्गा,
 - (२) बिभिन्न किसिमका व्यापारिक, व्यवसायिक र मनोरञ्जनस्थल रहेको क्षेत्र तथा सो प्रयोजनको लागि उपयोग भएको घर रहेको जग्गा वा सो प्रयोजनको लागि छुट्याइएको जग्गा,
 - (३) निजी क्षेत्रवाट सङ्कलन गरिएको शिक्षा, स्वास्थ्य, संचार लगायत सेवा उपलब्ध गराउने स्थल वा सो लागि प्रयोग भएको घर र घरले चर्चेको जग्गा,
 - (४) कुनै वस्तु वा यन्त्र उपकरणको मर्मत सम्भार वा सफा गरिने स्थल वा भण्डारण गरिएको स्थल वा सो प्रयोजनका लागि प्रयोग भएको घर र घरले चर्चेको जग्गा,
 - (५) कुनै व्यवसायिक क्रियाकलाप संचालन नभए तापनि सोको पूर्वाधार समेत उपलब्ध भएको र सो घर वा जग्गा रहेको स्थानवाट एकसय मीटरको अर्धव्यासमा करिव पचास व्यवसायिक कारोबार रहेको स्थल, सोको लागि प्रयोग भएको घर र तिनले चर्चेको जग्गा,
 - (६) सरकारी, सावर्जनिक वा निजी क्षेत्र समेतले सेवा प्रदान गर्ने स्थापना गरेको कायार्लय तथा तिनले चर्चेका जग्गा वा भविष्यमा निर्माणको लागि छुट्याइएको जग्गा,
 - (७) पर्यटकीय गतिविधिमा उपयोग भै रहेको क्षेत्रले चर्चेको जग्गा ।
- (घ) औद्योगिक क्षेत्रः देहाय बमोजिम प्रयोग भएको जग्गालाई औद्योगिक क्षेत्रमा वर्गिकरण गरिनेछ
- (१) कुनै वस्तु वा कच्चा पदार्थ उत्पादन गर्ने उद्योग वा वर्कसप रहेको स्थल, सो प्रयोजनका लागि निर्माण भएका घर वा टहरा तथा उद्योग संचालनको लागि प्रयोग भएको जग्गा,
 - (२) खाद्य प्रशोधित, उपभोग्य वस्तु, पेय पदार्थ उत्पादन, तथा प्रशोधित स्थल तथा सो प्रयोजनका लागि छुट्याइएको जग्गा,
 - (३) बिभिन्न मेसिनरी औजार, यन्त्र उपकरण, सवारी साधन निर्माण स्थल, तथा सोको लागि छुट्याइएको जग्गा,
 - (४) कपडा तथा पोशाक उत्पादन स्थल तथा सो प्रयोजनको लागि छुट्याइएको जग्गा,
 - (५) सजावट सामग्री, निर्माण सामग्री, काठजन्य उद्योग लगायात संचालनमा रहेको वा स्थल तथा सो प्रयोजनको लागि छुट्याइएको जग्गा,
 - (६) कुनै उद्योग संचालन तथा रेखदेख गर्ने आवश्यक घर, टहरा तथा वर्कसप चर्चेको जग्गा तथा कच्चा पदार्थ भण्डारण गर्ने उपयोग गरिएको जग्गा,
 - (७) उद्योगवाट उत्पादित फोहरजन्य पदार्थको विसर्जन गर्ने प्रयोजनका लागि प्रयोग भएको जग्गा,



प्रधानमंत्री

(द) नेपाल सरकारले घोषणा गरेका औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रलाई खानी तथा खनिज क्षेत्रमा वर्गिकरण जग्गा ।

(ङ) खानी तथा खनिज क्षेत्रः देहाय बमोजिमको क्षेत्रलाई खानी तथा खनिज क्षेत्रमा वर्गिकरण गरिनेछ :-

(१) जमीनको सतहमा (दुंगा, गिट्टी, बालुवा समेत) वा जमीन मुनी (फलाम, जस्ता, तामा समेत) बिभिन्न किसिमका खानी भएको क्षेत्र,

(२) जमीन मुनी बिभिन्न किसिमका खनिज पदार्थ (पेट्रोलियम पदार्थ, ग्यांस, सुन, चाँदी वा अन्य बहुमूल्य धातु) फेला परेको क्षेत्र,

(३) खानी वा खनिज पदार्थ उत्खनन भैरहेको वा भैसकेको र हाल खाली रहेको वा फेला परेको क्षेत्र ।

(च) वनक्षेत्र : प्रचलित कानून बमोजिम वन क्षेत्र भनि परिभाषा गरिएको र देहाय बमोजिम प्रयोग भएको जग्गालाई वनक्षेत्रमा वर्गिकरण गरिनेछ:-

(१) पूर्ण वा आंशिक रूपले रुख तथा वनस्पतिले ढाकिएको जग्गा,

(२) सरकारी, सामुदायिक, कवुलियती, धार्मिक लगायत सबै प्रकारका वन जंगल भएको जग्गा ।

(३) रुख तथा वनस्पति वृक्षारोपण गरिएका सरकारी वा सार्वजनिक जग्गा,

(४) रुख तथा वनस्पति नभएको भए तापनि अन्य प्रयोजनको रूपमा वर्गिकरण नभएका झाडी, बुट्यान आदि भएको जग्गा,

(५) प्राकृतिक चरन, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, मध्यवती क्षेत्र तथा संरक्षित क्षेत्र रहेको जग्गा,

(६) पानीको मुहानलाई संरक्षण गर्ने हुर्काइएका वा जोगाइएका रुख तथा वनस्पतिले ढाकेको सरकारी वा सार्वजनिक जग्गा,

(७) नदी उकासबाट प्राप्त गर्न निजी जग्गा बाहेकका वनक्षेत्रका लागि तोकिएको जग्गा ।

(८) प्रचलित वन सम्बन्धी कानून बमोजिम वन क्षेत्र जनिएको जग्गा ।

(छ) नदी, खोला, ताल, सिमसार क्षेत्रः देहाय बमोजिमको क्षेत्रलाई नदी, खोला, ताल, सिमसार क्षेत्रमा वर्गिकरण गरिनेछ:-

(१) नदी खोला तथा सोको जल वाहको क्षेत्र, किनारा डील र बगार क्षेत्र समेत,

(२) नहर तथा सोको डिल,

(३) प्राकृतिक ताल, पोखरी तथा सोको डिल,

प्रधानमंत्री

गणेश पोखरेल
लग्न एम्बेसी



गोपीनाथ

(४) साबिकको नदी वा खोला बगेको र हाल नदी खोला उकास भई बगर वा दुर्योगको यम भएको क्षेत्र,

(५) बग्ने पानी नभए पनि पानी जमेको वा जम्ने सम्भावना भएको सिमसार वा रामसार क्षेत्र ।

(ज) सार्वजनिक उपयोगको क्षेत्रः देहाय बमोजिम प्रयोग भएको जग्गालाई सार्वजनिक उपयोगको क्षेत्रमा वर्गिकरण गरिनेछ :-

(१) बिभिन्न किसिमका यातायात पूर्वाधार (जस्तै बन्दरगाह, बस पार्क कार पार्क सडक पेटी सडक, बाटो, रेलवे, पुल, विमानस्थल समेत) सार्वजनिक रूपमा उपयोग हुने क्षेत्रले ओगटेको जग्गा,

(२) शहरी क्षेत्रको खुला हरित क्षेत्र, बगैचा, पार्क चिडियाखाना, पिकनिक स्पट, खेल पूर्वाधार तथा मैदान लगायत रहेको सार्वजनिक स्थल,

(३) सार्वजनिक आवागमन हुने प्राकृतिक वा मानव निर्मित सम्पदा वा पूर्वाधार रहेको स्थल र सोले चर्चेको जग्गा,

(४) सार्वजनिक रूपमा उपयोग हुने मनोरञ्जन स्थल, चौर, फाँट, चौतारा, टुँडिखेल, हाटबजार लाग्ने स्थान, अन्त्येटी स्थल, फोहर व्यवस्थापन स्थल लगायतर सोले चर्चेको जग्गा,

(५) सरकारी सार्वजनिक र सामुदायिक विद्यालय, विश्वविद्यालय, लगायत शिक्षण संस्थाले चर्चेको जग्गा ।

(झ) सांस्कृतिक तथा पुरातात्त्विक महत्वको क्षेत्रः देहाय बमोजिमको क्षेत्रलाई सांस्कृतिक तथा पुरातात्त्विक महत्वको क्षेत्रमा वर्गिकरण गरिनेछ:-

(१) बिभिन्न समुदायले धार्मिक, सांस्कृतिक, वा परम्परागत रूपमा पूजा, अर्चना वा उपासना गर्ने स्थल, मठ मन्दिर देवस्थल खुल्ला प्रार्थना स्थल आदि

(२) विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्र,

(३) बिभिन्न ऐतिहासिक दरवार, भवन, किल्ला, गढी, स्तम्भ लगायत ढाँचा, निर्माण वा अन्य स्थल,

(४) नेपाल सरकार वा कार्यपालिकाले पुरातात्त्विक महत्वको भनी परिभाषित गरेको वा संरक्षण गर्ने भनी तोकेका क्षेत्र ।

(अ) नेपाल सरकार वा कार्यपालिकाबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्रः

(१) खण्ड (क) देखि (झ) सम्ममा उल्लेखित क्षेत्रभित्र नपर्ने विशिष्ट किसिमको भूउपयोग क्षेत्र,

(२) स्थानीय आवश्यकता अनुसार छुट्ट्याउनु पर्ने अन्य कुनै भूउपयोग क्षेत्र ।

गोपीनाथ

गोपीनाथ पोखरेल
लग्नर प्रमुख
भद्रपुर नगरपालिका